



पूर्वीचौकी गाउँपालिका, डोटी

स्थानीय राजपत्र

भाग : २

खण्ड : ७ संख्या : ०४ मिति : २०८१/०४/०९

करारमा जनशक्ति व्यवस्थापन गर्ने
सम्बन्धी कार्यविधि, २०८०

पूर्वीचौकी गाउँपालिकामा करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०८०

प्रस्तावना :

पूर्वीचौकी गाउँपालिकाले उपलब्ध गराउने सार्वजनिक सेवा प्रवाह र विकास निर्माणको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन यस गाउँपालिकाको लागि नेपाल सरकारले स्वीकृत गरेको दरबन्दी तैरिजमा रिक्त रहेको पदहरू तथा स्थानिय सरकारको आवश्यकता (कार्यबोझ र कार्यप्रकृति) को अधिनमा रहि प्राविधिक कर्मचारीहरूको सेवा-करार तथा करार-सेवा लिने कार्यलाई व्यवस्थित गर्नका लागि पूर्वीचौकी गाउँकार्यपालिकाले मिति २०८०/०५/०५ मा यो कार्यविधि स्वीकृत गरीजारी गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ :

क. यस कार्यविधिको नाम "पूर्वीचौकी गाउँपालिकामा करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०८०" रहेको छ ।

ख. यो कार्यविधि कार्यपालिकाले निर्णय गरेको मितिबाट लागू हुनेछ ।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा-

क. "अध्यक्ष" भन्नाले गाउँपालिकाको अध्यक्षलाई सम्झनु पर्दछ ।

ख. "ऐन" भन्नाले "स्थानीय सरकार सञ्चालन ऐन, २०७४" सम्झनु पर्दछ ।

ग. "कार्यविधि" भन्नाले "पूर्वीचौकी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८०" सम्झनुपर्दछ ।

घ. "कार्यालय" भन्नाले पूर्वीचौकी गाउँकार्यपालिकाको कार्यालय सम्झनु पर्दछ ।

ङ. "प्राविधिक कर्मचारी" भन्नाले दफा ३(२) बमोजिम प्राविधिक सेवा उपलब्ध गराउनेगरी व्यवस्था भएका कर्मचारी सम्झनुपर्दछ ।

च. "समिति" भन्नाले दफा ६ बमोजिम गठित पदपूर्ति समितिलाई सम्झनु पर्दछ ।

३. पदपूर्ति सम्बन्धी सेवा तथा क्षेत्र : (१) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (७) तथा स्थानीय तहमा सेवा प्रवाह सम्बन्धी व्यवस्था, २०७४ को दफा १४ बमोजिम प्राविधिक कर्मचारी करारमा राख्ने प्रयोजनको लागि यो कार्यविधि स्वीकृत गरी लागू गरिएको छ ।

(२) कार्यालयले देहायको सेवासंग सम्बन्धित प्राविधिक कर्मचारी यस कार्यविधि बमोजिम अवधि तोकी करारमा राख्न सक्नेछः

(क) इन्जिनियरिङ्ग सेवासंग सम्बन्धित

- (ख) कृषि सेवासँग सम्बन्धित
- (ग) पशु सेवासँग सम्बन्धित
- (घ) वन सेवासँग सम्बन्धित
- (ङ) स्वास्थ्य सेवासँग सम्बन्धित
- (च) विविध सेवासँग सम्बन्धित
- (छ) अन्यप्राविधिक/अध्ययन अनुसन्धान/अन्वेषण सेवासँग सम्बन्धित।

४. छनौट सम्बन्धी व्यवस्था : दफा ३ बमोजिमका प्राविधिक कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछ :

(१) प्राविधिक कर्मचारीको अनुसूची-१ बमोजिम स्वीकृत कार्य विवरण बमोजिम पद वा सेवा क्षेत्र तथा सम्बन्धित सेवा समूहको योग्यता, पारिश्रमिक, सेवा शर्त समेत तोकी सम्बन्धित कार्यालयको सूचनापाटी, वेबसाईट तथा अन्य कुनै सार्वजनिक स्थलमा अनुसूची-२ बमोजिमको ढाँचामा कम्तीमा १५ (पन्ध्र) दिनको सूचना प्रकाशन गर्नुपर्नेछ।

(२) आवेदन फारामको नमूना अनुसूची-३ बमोजिम हुनेछ। आवेदन दस्तुर देहाय बमोजिमको हुनेछ।

क. अधिकृत स्तर (७ औं) को : रु १२००।

ख. अधिकृत स्तर (६ औं) को : रु १०००।

ग. पाँचौं/चौथो तह को : रु ७५०।

५. प्रारम्भिक योग्यताक्रमको सुची प्रकाशन गर्ने : (१) दफा ४ उपदफा १ र २ बमोजिमको सूचनामा तोकिएको म्यादभित्र प्राप्त हुन आएका आवेदन मध्येबाट पदपुर्ति समितिले म्याद समाप्त भएको दश दिन भित्र योग्य ठहरिएका आवेदकहरू मध्येबाट उपलब्ध भएमा १० जना र नभएमा उपलब्ध संख्याका उम्मेदवारको प्रारम्भिक योग्यताक्रम सुची प्रकाशन गर्नु पर्नेछ।

तर प्राप्ताङ्क बराबर भएमा बराबर प्राप्ताङ्क भएका सबै उम्मेदवारहरूलाई प्रारम्भिक योग्यताक्रम सुचीमा समावेश गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम प्रारम्भिक योग्यताक्रम निर्धारण गर्दा देहाय बमोजिमको मुल्याङ्कनका आधारमा गरिनेछ।

क. न्युनमत शैक्षिक योग्यता बापत -७० (सत्तरी) अंक, (A+=७०, A=६५, B+=६०, B=५५, C+=५०, C=४५, D=४०)।

ख. एक तह माथिको योग्यता भएमा १०(दस) अंक प्रदान गरिनेछ।

ग. कार्य अनुभव वापत -१० (दश) अंक (प्रति वर्ष २ अंकको दरले, प्रमाणित विवरण संलग्न भएको हुनुपर्ने)

घ. स्थानीय बासिन्दालाई देहाय बमोजिम -१० (दश) अंक

१. सम्बन्धित गाउँपालिकाको बासिन्दा भएमा -१० अंक

२. सम्बन्धित जिल्लाको बासिन्दा भएमा -७ अंक

(३) प्रारम्भिक योग्यताक्रमको सुचीमा परेका उम्मेदवारहरूको सम्बन्धित विषयमा देहाय बमोजिमको लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परिक्षा सञ्चालन गरिनेछ ।

(क) लिखित परिक्षा (वस्तुगत तथा विषयगत) : १०० (विषयगत ६० र सेवा सम्बन्धी ४०)

(ख) अन्तरवार्ता परिक्षा : २० अंक । यस अनुसार अंकप्रदान गर्दा न्यूनतम ८ (आठ) र अधिकतम १४ (चौध) को सीमाभित्र रही प्रदान गर्नुपर्नेछ ।

(ग) प्रयोगात्मक परिक्षा (कम्प्युटर सम्बन्धी) : ५० अंक (प्रयोगात्मक परिक्षा उत्तीर्ण हुन पूर्णाङ्कको ५० प्रतिशत ल्याएको हुनुपर्नेछ)

(४) उपदफा (१) बमोजिम आवेदन माग गर्दा प्राविधिक कार्य (इन्जिनियरिङ्ग, स्वास्थ्य तथा पशु चिकित्सा लगायतका अन्य क्षेत्र) का लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाईसेन्स) प्राप्त गरेका व्यक्तिले मात्र आवेदन दिन सक्नेछन् ।

६. परिक्षा/पदपुर्ति समिति : (१) परिक्षा सञ्चालन तथा पदपुर्ति गर्न देहायको समिति रहनेछ:

(क) प्रमुख प्रशासकीय अधिकृत - संयोजक

(ख) संयोजकले तोकेको विषय विज्ञको रूपमा

सरकारी सेवाको अधिकृत स्तरको कर्मचारी - सदस्य

(ग) गाउँपालिकाको प्रशासन शाखा प्रमुख - सदस्य सचिव

(२) उपदफा (१) बमोजिमको समितिले आवश्यकता अनुसार कार्य सहजीकरणका लागि अन्य आमन्त्रित र सहयोगी कर्मचारीलाई बैठकमा आमन्त्रण गर्न सकिनेछ ।

७. सिफारिस गर्ने : (१) दफा ५ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरू दफा ६ बमोजिमको पदपुर्ति समितिको सिफारिसको आधारमा कार्यालयले उम्मेदवारहरूको दर्ता नम्बर, नाम थर, ठेगानाआदि समेत उल्लेख गरी योग्यताक्रम अनुसार अन्तिम नामावलीको विवरण प्रकाशन गर्नेछ ।

(२) उपदफा (१) बमोजिम अन्तिम नामावली प्रकाशन गर्दा पद संख्या भन्दा दोब्बर संख्यामा वैकल्पिक उम्मेदवारको सूची समेत प्रकाशन गर्नुपर्नेछ र सिफारिस भएका

उम्मेदवारहरूको सूची सूचना पाटीमा समेत टाँस गर्नुपर्नेछ । तर आवेदन नै कम परेको अवस्थामा कम उम्मेदवार सूची प्रकाशन गर्न सकिनेछ ।

८. सेवा करार तथा करार सेवा गर्ने: (१) पदपूर्ति समितिद्वारा सिफारिस भएका उम्मेदवारलाई ७ (सात) दिनको म्याद दिई सेवा करार तथा करार सेवा गर्न सूचना दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमको अवधिभित्र करार सम्झौता गर्न आउने सफल उम्मेदवारसँग कार्यालयले अनुसूची-१ बमोजिमको कार्य-विवरण सहित अनुसूची -४ बमोजिमको ढाँचामा सेवा करार तथा करार सेवा गर्नुपर्नेछ । उक्त अवधि भित्र सम्पर्क राख्न नआएमा क्रमशः वैकल्पिक उम्मेदवारलाई सूचना दिई सेवा करार तथा करार सेवा गर्न सकिनेछ ।

(३) उपदफा (२) बमोजिम करार गरे पश्चात अनुसूची-५ बमोजिमको पत्र कार्यालयले कर्मचारीहरूलाई नियुक्ति पत्र दिनुपर्नेछ ।

(४) उपदफा (२) बमोजिम कार्यालयले कार्यविवरण दिँदा विषयगत शाखा/वडा कार्यालय समेत तोकिएको काममा लगाउनु पर्नेछ ।

(५) यस कार्यविधि बमोजिम सेवा करार गर्दा सामान्यतः आर्थिक वर्षको श्रावण १ (एक) देखि अर्को वर्षको असारसम्म (एकमुष्ट वा त्रैमासिक/अर्धवार्षिक) का लागि मात्र सेवा करार गर्नु पर्नेछ । तर उक्त पदले गर्नुपर्ने काम समाप्त भएमा वा पर्याप्त नभएमा वा कार्य प्रारम्भ नै नभएको अवस्थामा स्थानीयतहले कामको बोझ र अवधि हेरी करारको अवधि घटाउन सक्नेछ ।

(६) उपदफा (५) बमोजिम एक आर्थिक वर्षको निमित्त सेवा करार मालिएको व्यक्तिलाई पुनः अर्को वर्षको लागि सेवा करारमा लिनुपरेमा पुनःपरीक्षण, छनौट र शुरू करार सरहमा निवेदन र कार्यसम्पादन मुल्याङ्कनका आधारमा सम्झौता गरिनेछ ।

(७) प्राविधिक कर्मचारीले स्वेच्छाले करार निरन्तरता गर्न नचाहेमा कम्तीमा १ (एक) महिना अगाडी कार्यालयमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ । यसरी जानकारी नगराई काम छोडेमा त्यस्तो व्यक्तिलाई पुनःकरारमा कामगर्ने अवसर दिइने छैन ।

(८) यस दफा विपरितको अवधि उल्लेख गरी वा करारमा उल्लेख भए भन्दा बढी रकम भुक्तानी दिएमा त्यसरी अवधि उल्लेख गर्ने वा रकम भुक्तानी गर्ने कर्मचारीको तलब भत्ताबाट कटौती गरी असूल उपर गरिनेछ र विभागीय कारवाही समेत गरिनेछ ।

९. कार्यशर्त र पारिश्रमिक: (१) यस कार्यविधि बमोजिम सेवा करार सम्झौता गरिएका प्राविधिक कर्मचारीको मासिक पारिश्रमिक सम्बन्धित पदको शुरू तलब स्केल वा गाउपालिकाले तोकेको बमोजिमको हुनेछ ।

(२) उपदफा (१) बमोजिम कार्यालयले कार्य-विवरणमा उल्लेख भए बमोजिम प्रगतिको स्थलगत वा वस्तुगत प्रतिवेदनका आधारमा कार्य सम्पादन अनुसार करारमा उल्लेख गरी भ्रमण भत्ता वा फिल्ड भत्ता उपलब्ध गराउन सक्नेछ ।

तर करार सम्झौतामा उल्लेख नगरिएको भ्रमण भत्ता, फिल्ड भत्ता वा अन्य भत्ता उपलब्ध गराउन सकिने छैन

(३) कार्यालयले करारका प्राविधिक कर्मचारीको पारिश्रमिक भुक्तानी गर्दा निजले महिनाभरी गरेको कामको विवरण (Time Sheet) सहितको प्रतिवेदन तयार गर्न लगाई सम्बन्धित विषयगत शाखाको सिफारिशको आधारमा मात्र भुक्तानी गर्नु पर्नेछ ।

(४) यस कार्यविधि बमोजिम प्राविधिक कर्मचारीले करारमा काम गरेकै आधारमा पछि कुनै पनि पदमा अस्थायी वा स्थायी नियुक्ती हुनाका लागि कुनै पनि दावी गर्न पाउने छैन ।

१०. विदा: (१) सहयोगी कर्मचारीहरूले देहाय बमोजिमका विदाहरू पाउनेछन् ।

(क) घर विदा : रुजु हाजिरीको आधारमा छब्बीस दिन काम गरे बापत १ दिन ।

(ख) बिरामी विदा : रुजु हाजिरीको आधारमा छब्बीस दिन काम गरे बापत १ दिन ।

(ग) प्रसुति विदा : महिला कर्मचारीलाई सुत्केरी हुनुभन्दा अघि र पछि गरेर जम्मा ६० दिन प्रसुति विदा र पुरुष कर्मचारीको हकमा १५ दिन प्रसुति स्याहार विदा प्रदान गरिनेछ ।

(घ) किरिया विदा : आफ्नो रित र परम्परा अनुसार बढीमा १५ दिन ।

११. विदाको स्वीकृति : दफा १० बमोजिमका विदाको स्वीकृति सम्बन्धित शाखाको सिफारिसमा सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतले गर्नेछ ।

१२. करार सशर्तः (१) यस कार्यविधि बमोजिम सेवा करार वा करार सेवामा पदपूर्ति गरिएको पद व दरबन्दीमा कानून बमोजिम कर्मचारी समायोजन वा स्थाई नियुक्ति भई खटिई आएर त्यस्तो पदमा कार्यरत व्यक्तिको सेवा करार तथा करार सेवा स्वतः अन्त्य हुनेछ ।

(२) करारसम्झौतागरिएको प्राविधिक कर्मचारीको कार्य सन्तोषजनक नभएको भनि कार्यरत विषयगत शाखा वा कार्यालयले सिफारिश गरेमा अध्यक्ष वा प्रमुखले आवश्यक छानविन गर्न लगाई सफाइको मौका दिई कार्यालयले जुनसुकै अवस्थामा करारबाट हटाउन सकिनेछ ।

१३. विविध: यो कार्यविधि कार्यान्वयनका क्रममा थप व्यवस्था वा संशोधन गर्नु परेमा यस कार्यविधि तथा प्रचलित कानूनसंग नबाझिने गरी गाउँकार्यपालिकाले आवश्यक संशोधन तथा निर्णय गरि परिमार्जन गर्न सक्नेछ ।

बनुपुष्पी - १

(दफा ४ को उपदफा १सँग सम्बन्धित कार्यविवरणको ढाँचा)

पूर्वोत्तरीको गाउँकार्यपालिकाको कार्यालय

सागागाउ, डोटी

सुदूरपश्चिम प्रदेश, नेपाल

कार्य विवरणको नमुना:

प्राविधिक कर्मचारीको पद नाम:

काम गर्नुपर्ने स्थान:

प्राविधिक कर्मचारीको नाम:

सुपरिवेक्षक:

प्रतिवेदन पेश गर्नुपर्ने अधिकारी:

कार्य विवरण:

- १.
- २.
- ३.
- ४.
- ५.
- ६.
- ७.

अनुसूची -२
 (दफा ४ को उपदफा १सँग सम्बन्धित आवेदनको ढाँचा)
 पूर्वीचौकी गाउँ कार्यपालिकाको कार्यालय
 सानागाउ, डोटी
 सुदूरपश्चिम प्रदेश, नेपाल
 करारमा सेवा लिने सम्बन्धी सूचना
 (सूचना प्रकाशित मिति : २०८१ / /)

पूर्वीचौकी गाउँपालिकाको लागि(विषयगत शाखा/वडा कार्यालय) मा रहने गरी
(पद) को रूपमा देहायको संख्या र योग्यता भएको प्राविधिक
 कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५
 (पन्ध्र) दिन भित्र राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सर्वैको लागि यो सूचना प्रकाशन
 गरिएको छ । यसको फाराम, दरखास्त दस्तुर, कार्य-विवरण, पारिश्रमिक, सेवाका शर्तहरू सहितको विस्तृत विवरण
 कार्यालयबाट वा वेबसाइट www.....बाट उपलब्ध हुनेछ ।

पद नाम	संख्या

२. शैक्षिक योग्यता र अनुभव (नमुना) :

१. नेपाली नागरिक ।
२. न्यूनतम योग्यता (जस्तै: नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट Civil Engineering मा स्नातक (B.E) र कुनै सम्बद्ध विषयमा विषयमा स्नातक तह गरेको)
३. अनुभवको हकमा B.E उत्तीर्ण गरी सम्बद्ध कार्यमा कम्तीमा वर्षको कार्य अनुभव भएको ।
४. ५५ उमेर पुरा भई वर्ष ननाघेको हुनुपर्ने ।
५. नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको (प्रमाणपत्र) ।
६. अन्य प्रचलित कानूनद्वारा अयोग्य नभएको ।
७. दरखास्तमा संलग्न गर्नुपर्ने: उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपि तथा प्रचलित नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने ।

(दफा ४ को उपदफा २ सँग सम्बन्धित दरखास्त फारामको ढाँचा)
 पूर्वीकोशी गाउँपालिका
 गाउँ कार्यपालिकाको कार्यालय
 सानागाउँ, डाँटी सुदूरपश्चिम प्रदेश, नेपाल
 दरखास्त आवेदन फाराम

कार्यालय प्रयोजनको लागि
 परीक्षार्थीको दर्ता नं. :

पासपोर्ट साइजको
 फोटी

उम्मेदवारले दरखास्त फाराम भरेको पद सम्बन्धी विवरण

पद : तह : वि.न. :

आवेदकको व्यक्तिगत विवरण

नाम धर :			लिङ्ग :
नागरिकता नं. :		जारी गर्ने जिल्ला :	जारी मिति :
स्थायी ठेगाना :	प्रदेशको नाम :		जिल्ला :
	स्थानीय तहको नाम :		वडा नं. :
पत्राचार गर्ने ठेगाना	सम्पर्क नं. :		ईमेल :
बाबुको नाम, धर :	आमाको नाम, धर :		
बाजेको नाम, धर :	पति/पत्नीको नाम, धर :		
जन्म मिति		ईस्वी सनमा	

दरखास्त दिने मितिमा आवेदकको उमेर (वर्ष तथा महिनामा) :

शैक्षिक योग्यता सम्बन्धी विवरण एस.एल.सी देखि माथि

योग्यता	विद्यालय/विश्वविद्यालयको नाम	उत्तीर्ण गरेको साल	प्राप्तांक प्रतिशत/सि.जी.पी.ए

अन्य विवरण

रक्त समुह :			
आपतकालिन सम्पर्क	नाम :		
	ठेगाना :		
	नाता :	सम्पर्क नं.:	

उपरोक्त बमोजिमको विवरण साँचो विवरण साँचो हो, झुठा ठहरे प्रचलित कानून बमोजिम संहला/बुझाउँला ।

सहीछाप

दायाँ	बायाँ
-------	-------

.....

हस्ताक्षर

पूर्वीचौकी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
सानागाउँ, डोटी सुदूरपश्चिम प्रदेश, नेपाल
परीक्षा प्रवेश-पत्र

परीक्षार्थीले भर्ने


विज्ञापन नम्बर :

नाम, थर :

पद :

तह :

उम्मेदवारको दस्तखत नमुना :



गाउँ कार्यपालिकाको कार्यालयले भर्ने

यस कार्यालयबाट लिइने उक्त पदको परीक्षामा तपाईंलाई सम्मेलित हुन अनुमति दिइएको छ । विज्ञापनमा तोकिएको शर्त नपुगेको ठहर भएमा जुनसुकै अवस्थामा पनि यो अनुमति रद्द हुनेछ ।

दर्ता नम्बर :

.....
कर्मचारीको दस्तखत

.....
कार्यालयको छाप

(दफा ८ को उपदफा २सँग सम्बन्धित करार सम्झौताको ढाँचा)

करार सम्झौता

पूर्वीचौकी गाउँकार्यपालिकाको कार्यालय, (यसपछि पहिलो पक्ष भनिएको) रत्रिल्ला,
गाउँपालिका, वडा नं. वस्ने श्री
का बीचगाउँपालिकाको (यसपछि दोस्रो पक्ष भनिएको)

/...../..... को निर्णय अनुसार देहायका कार्य/शर्तको अधिनमा रहि दोस्रो पक्षले पहिलो पक्षलाई सेवा उपलब्ध गराउन मन्जुर भएकाले यो करारको संज्ञा गरी एक/एक प्रति आपसमा बुझि लियो दियो :

१. कामकाज सम्बन्धमा : दोस्रो पक्षले आफुलाई तोकिएको संलग्न कार्य विवरण अनुसारको कार्य पहिलो पक्षले तोकेको समय र स्थानमा उपस्थित भई गर्नु पर्नेछ र आवश्यकतानुसार थप काम गर्नु पर्नेछ ।
२. काम गर्नु पर्ने स्थान :
३. करारमा काम गरे बापत पाउने पारिश्रमिक : प्रत्येक महिना व्यतित भएपछि, पहिलो पक्षले दोस्रो पक्षलाई मासिक रूपमा रु. (अक्षरेपी रु.) पारिश्रमिक उपलब्ध गराउनेछ ।
४. आचरणको पालना: दोस्रो पक्षले ...गाउँपालिका/नगरपालिकाको प्रचलित कानूनमा व्यवस्था भएका आचरण तथा अनुशासन सम्बन्धी व्यवस्थाहरु पालना गर्नु पर्नेछ ।
५. विदा: दोस्रो पक्षलाई सार्वजनिक विदा बाहेक अन्य कुनै पनि किसिमको विदा उपलब्ध हुने छैन । साथै कार्यालयको लागि आवश्यक परेको खण्डमा विदाको दिनमा पनि सेवा उपलब्ध गराउनु पर्नेछ ।
६. कार्यालय सम्पत्तिको सुरक्षा: दोस्रो पक्षले कार्यालयको चल अचल सम्पत्तिको नोक्सानी वा हिनामिना गरेमा सो को क्षतिपूर्ति वा हानी नोक्सानीको विगो दोस्रो पक्षले पहिलो पक्षलाई दिनु पर्नेछ ।
७. गोप्यता: दोस्रो पक्षले कार्यालयको कागजपत्र, जिन्सी सामान एवं गोप्य कुरा वा कागजात कुनै अनधिकृत व्यक्ति वा देशलाई उपलब्ध गराएको प्रमाणित भएमा दोस्रो पक्षलाई करारबाट हटाई सोबाट भएको हानी नोक्सानीको क्षतिपूर्ति दोस्रो पक्षबाट भराईनेछ र कालो सूचीमा समेत राखिनेछ ।
८. करार अवधि: यो करार २०८... ।.....।.....देखि लागु भई २०८..... सम्मको लागि हुनेछ ।
९. कार्यसम्पादन मूल्यांकन: पहिलो पक्षले दोस्रो पक्षको कार्य सम्पादन मूल्यांकन गर्ने र सो मूल्यांकन गर्दा सालवसाली निरन्तरता दिन उपयुक्त देखिएमा कार्यविधिको दफा ७ को उपदफा ५ बमोजिम करार अवधिको लागि थप हुन सक्नेछ ।
१०. पारिश्रमिक कट्टी र करार सेवाको शर्तको अन्त्य: दोस्रो पक्षले पहिलो पक्षलाई लगातार ७ (सात) दिन भन्दा बढी उक्त सेवा उपलब्ध नगराएमा, सन्तोषजनक सेवा दिन नसकेमा अनुपस्थित रहेको अवधिको पारिश्रमिक दामासाहिले कट्टा गरिनेछ र सो भन्दा बढी सेवा नगरेमा स्वतः यो संज्ञौता पहिलो पक्षले रद्द गरी अर्को व्यवस्था गर्न बाधा पर्ने छैन । दोस्रो पक्षले शारीरिक रूपमा अस्वस्थ भई वा अन्य कुनै कारणले सेवा दिन असमर्थ भएमा वा काम सन्तोषजनक नभएमा वा आचरण सम्बन्धी कुराहरु बराबर उल्लंघन गरेमा दोस्रो पक्षसंगको संज्ञौता रद्द गर्न सक्नेछ र निजको सट्टा अर्को व्यक्ति करारमा राखि काम लगाउन बाधा पर्ने छैन ।
११. दावी नपुग्ने: दोस्रो पक्षले यस करार बमोजिम काम गरेकै आधारमा पछि कुनै पनि पदमा अस्थायी वा स्थायी नियुक्ति हुनाका लागि दावी गर्न पाउने छैन/गर्ने छैन ।
१२. प्रचलित कानून लागू हुने: यस संज्ञौतामा उल्लेख नभएको कुरा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।

गाउँपालिकाको तर्फबाट :

दोस्रो पक्ष (करार गर्ने व्यक्ति):

हस्ताक्षर :

हस्ताक्षर :

नाम :

नाम :

पद :

ठेगाना :

अनुसूची -५
(दफा ८ को उपदफा ३ सँग सम्बन्धित करार सूचनापत्रको ढाँचा)
.....कार्यपालिकाको कार्यालय
.....
सुदूरपश्चिम प्रदेश, नेपाल

ब.नं.
प.सं.

मिति:

श्री
ठेगाना

विषय: करार सम्बन्धमा ।

तपाईंलाई मिति २०८...।....।... निर्णयानुसार सूचिकरण गरिए बमोजिम(पदको नाम वा काम) का लागि यसै साथ संलग्न करार (सम्झौता) बमोजिम मिति २०८...।....।... देखि २०८...।....।.... सम्म करारमा राखिएको हुँदा संलग्न कार्यशर्त अनुरूप आफ्नो काम इमान्दारीपूर्वक र व्यवसायिक मूल्य मान्यता अनुरूप गर्नुहुन जानकारी गराइन्छ ।

साथै आफ्नो काम कर्तव्य पालना गर्दा यस गाउँपालिकाको कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता र आचरणको समेत परिपालना हुन जानकारी गराइन्छ ।

.....
प्रमुखप्रशासकीयअधिकृत

बोधार्थ:

श्री आर्थिक प्रशासन शाखा: प्रमाणित हाजिर/Time Sheet सहितको प्रतिवेदनका आधारमा सम्झौता बमोजिमको रकम मासिकरूपमा उपलब्ध गराउनु हुन ।

श्री प्रशासन शाखा: हाजिरीको व्यवस्था हुन ।

श्री वडा कार्यालय,.....

आज्ञाले
पितानाथ लुइटेल
प्रमुख प्रशासकीय अधिकृत